



Interim Financial Statements

Condensed Statement of Financial Position		
As on Quarter ended 31 st Chaitra, 2081 (13 th April, 2025)		
Amount in "000"		
Particulars	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash Equivalent	327,981.26	302,058.41
Statutory Balances and Due from Nepal Rastra Bank	28,529.79	28,029.79
Placement with bank & financial institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loan and Advances to MFIs & Cooperatives	-	-
Loan and Advances to Customers	5,942,877.03	5,959,722.90
Investment Securities	-	-
Current Tax Assets	22,281.14	26,621.20
Investment Property	-	-
Property and Equipment	34,530.74	33,886.62
Goodwill and Intangible Assets	1,173.02	1,395.76
Deferred tax assets	33,533.03	33,533.03
Other Assets	418,747.13	77,808.08
Total Assets	6,809,653.14	6,463,055.78
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instruments	-	-
Deposits from Customers	2,539,416.14	2,435,489.20
Borrowings	2,770,475.53	2,873,449.86
Current Tax Liabilities	23,940.97	13,501.43
Provisions	-	-
Deferred tax liabilities	-	-
Other Liabilities	760,443.19	511,935.86
Subordinated Liabilities	-	-
Total Liabilities	6,094,275.83	5,834,376.35
Equity		
Share Capital	266,424.39	266,424.39
Share Premium	-	-
Retained Earnings	66,672.46	23,378.11
Reserves	382,280.46	338,876.93
Total Equity	715,377.31	628,679.43
Total Liabilities and Equity	6,809,653.14	6,463,055.78

Condensed Statement of Profit & Loss				
For the Quarter ended 31 st Chaitra, 2081 (13 th April, 2025)				
Amount in "000"				
Particulars	2081 Chaitra End		2080 Chaitra End Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Interest Income	221,100.94	626,149.97	198,607.63	583,154.03
Interest Expenses	102,969.26	333,940.80	123,160.59	375,826.94
Net Interest Income	118,131.68	292,209.17	75,447.04	207,327.09
Fee and Commission Income	17,723.02	42,416.85	21,710.65	62,749.06
Fee and Commission Expenses	3.62	6.34	1.78	9.76
Net Fee and Commission Expenses	17,719.39	42,410.51	21,708.87	62,739.30
Net Interest Income, Fee and commission Income	135,851.08	334,619.68	97,155.91	270,066.39
Net trading income	-	-	-	-
Other Operating income	-	-	-	-
Total Operating Income	135,851.08	334,619.68	97,155.91	270,066.39
Impairment Charge/(reversal) for loans and other losses	43,302.90	17,906.50	4,592.31	5,487.76
Net Operating Income	92,548.18	316,713.18	92,563.60	264,578.63
Operating Expenses	75,649.98	240,443.62	83,503.94	230,527.94
Personal Expenses	51,837.07	175,211.73	57,579.09	170,825.55
Other Operating Expenses	21,884.38	59,268.55	18,550.34	52,327.88
Depreciation and Amortizations	1,928.53	5,963.34	7,374.51	7,374.51
Operating Profit	16,898.20	76,269.56	9,059.66	34,050.69
Non-operating Income	1,244.93	3,533.66	811.81	5,960.58
Non -Operating Expenses	-	-	-	-
Profit Before Income Tax	18,143.13	79,803.23	9,871.47	40,011.27
Income Tax Expenses	5,442.94	23,940.97	2,961.44	12,003.38
Current Tax	5,442.94	23,940.97	2,961.44	12,003.38
Deferred Tax	-	-	-	-
Profit/loss for the Period	12,700.19	55,862.26	6,910.03	28,007.89

Condensed Statement of Comprehensive Income				
Amount in "000"				
Particulars	2081 Chaitra End		2080 Chaitra End Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Profit or loss for the period	12,700.19	55,862.26	6,910.03	28,007.89
Other Comprehensive Income				
Total Comprehensive Income	12,700.19	55,862.26	6,910.03	28,007.89
Basic earning per share		27.96		14.02
Diluted earning per share		27.96		14.02
Profit for the period	12,700.19	55,862.26	6,910.03	28,007.89

Ratios as per NRB Directives				
Particulars	2081 Chaitra End		2080 Chaitra End Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Capital Fund to RWA		8.82%		8.53%
Non-Performing Loan(NPL) to total loan		8.49%		4.74%
Total Loan Loss Provision to Total NPL		51.31%		68.05%
Cost of Funds		7.06%		9.41%
Credit to Deposit & Borrowing Ratio		111.92		118.96%
Base Rate		13.06%		17.77%
Interest Spread Rate		7.88%		5.57%

* Interest Rate on Loan and Advances : 12.5% to 15% & Deposits : 7.5% to 13.30%

Interim Financial Statements	
Details about the distributable profit	
Amount in "000"	
Net Profit for the period ended Third Quarter of the FY 2081/82	55,862.26
1. Appropriations :	
1.1 Profit required to be appropriated to :	12,569.01
a. General reserve	11,172.45
b. Capital Redemption Reserve	-
c. Foreign exchange fluctuation fund	-
d. Corporate social responsibility fund	558.62
e. Employees training fund	-
f. Client Protection Funnd	837.93
g. Other	-
1.2 Profit required to be transferred to Regulatory Reserve:	-
a. Transferred to Regulatory Reserve	-
b. Transferred from Regulatory Reserve	-
Net Profit for the period ended Third Quarter of the F/Y 2081/82 available for distribution	43,293.25

Notes:

- The interim financial statements have been prepared in accordance with Nepal Financial Reporting Standard (NFRS) and certain Carveout issued by the ICAN. These figures may vary with the audited figures as per as instructed by external auditors and regulators.
- The detailed interim financial report has been published in our website :www.cyncnlbsl.org.np
- Loans and Advances are presented net of impairment charges and includes staff loans.
- Actuarial Valuation has not been done for Employee Benefits in this quarter.
- Employee bonus provision also include on personal expenses.
- Previous figures are regrouped/rearranged/restated wherever necessary for consistent presentation and comparison.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम १ सँग सम्बन्धित) आ.व. २०८१/८२ को त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:
- क) त्रैमासिक अवधिको वासलात तथा नाफा/नोक्सान सम्बन्धी विवरण:
- चालु आ.व. २०८१/८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।
- ख) प्रमुख वित्तीय अनुपातहरू:
- | | | | |
|---|---------|----------------------|-------|
| प्रति शेयर आम्दानी (वार्षिकीकरण गर्दा) रु | २७.९६ | मूल्य आम्दानी अनुपात | ५६.९९ |
| प्रति शेयर नेटवर्थ | २६८.५१ | तरलता अनुपात | १५.३६ |
| प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. | २५५५.९४ | | |
२. व्यवस्थापकिय विश्लेषण:
- क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलता कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धि विवरण:
- तेस्रो त्रैमासिक वित्तीय संस्थाको मौज्जात, आम्दानी र तरलता समयनाकुल हुने सामान्य परिवर्तन बाहेक अन्य कुनै तात्विक परिवर्तन भएको छैन । समिक्षा अवधिमा वित्तीय संस्थाको मौज्जात र तरलता सन्तोषजनक रहेको व्यवस्थापनको धारणा रहेको छ ।
- ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: “लघुवित्तको स्थायित्व सिवाईसीको दायित्व, सिवाईसीका कर्मचारी विपन्न र सिमान्तकृतका कर्मचारी” भन्ने मुलभावका साथ नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरूमाफत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरूमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासको अन्तसम्ममा संस्थाले कुल १२३२२८ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।
- वित्तीय संस्थाले शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
 - वित्तीय कारोवारलाई पारदर्शिता प्रदान गर्न ग्राहकहरू स्वयंमले आफ्नो मोवाईल मार्फत कारोवार चेक जाँच गर्न मिल्ने गरी “Cyc Nepal Mobile Banking -APP” सेवा सुचारु भईसकेको छ ।
 - कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्वलाई थप प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरूलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा संलग्न गराई क्षमता अभिवृद्धि गरी सन्तुष्ट सदस्य नै संस्थाको दिगो विज्ञापनको आधारलाई कार्यान्वयन गरिनेछ । साथै, आगामी दिनहरूमा लघुवित्तको कारोवारलाई कर्जा, बचत र रेमिटान्स सुविधाहरूमा मात्र सिमित नगरी समयानुकुल ग्राहकको बदलिंदो चाहनालाई दृष्टिगत गरी संस्थाले उपलब्ध गराउदै आएको सेवा सुविधाहरूमा थप परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ ।
- ग) विगतको अनुभवबाट संगठित संस्थाको नाफा नगदप्रवाहमा तात्वीक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक: समिक्षा अवधिमा वित्तीय संस्थाले आवश्यक लगानी योग्य रकमको व्यवस्थापन सहज रुपमा गरेको छ । हाल बजारमा देखिएको लघुवित्त संस्थाहरूबीच रहेको दोहोरोपना, अस्वस्थ प्रतिस्पर्धा, बाह्य वातावरणका कारण ग्राहकहरूमा कर्जाको किस्ता भुक्तानीमा भएको ढिलासुस्ती जस्ता समस्याहरूको कारण चालु आ.व. २०८१/८२ को तेस्रो त्रैमासको नगद प्रवाह, बैंक मौज्जात लगायत नाफा/नोक्सानमा प्रत्यक्ष असर गरेको छ । यद्यपि कर्जा जोखिम,तरलता व्यवस्थापन लगायतका अन्य विविध जोखिमहरू व्यवस्थापन गर्न व्यवस्थापन कटिबद्ध रहेको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:
- क) यस अवधिमा वित्तीय संस्थाले आर्थिक अपचलनमा सहभागी एक जना कर्मचारीहरूलाई बैङ्किङ कसुर तथा सजाँय ऐन, २०६४ अनुसार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा कानुनी कारवाही अगाडि बढाईएको छ भने हालसम्म वित्तीय संस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै सूचना प्राप्त भएको छैन ।
- ख) यस संस्थाको संस्थापक/संचालकले वा संस्थापक/संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको बारे कुनै जानकारी प्राप्त भएको छैन ।
- ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विवरण:
- क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयर कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा: यस वित्तीय संस्थाको शेयर कारोवार सम्बन्धमा खुला बजारको मुल्य मान्यता अनुसार हुने गरेको छ ।
- ख) त्रैमासिक अवधिमा शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार संख्या:
- | अधिकतम मूल्य | न्यूनतम मूल्य | अन्तिम मूल्य | कारोवार दिन | कारोवार किता संख्या |
|--------------|---------------|--------------|-------------|---------------------|
| १९३९ | १५०५ | १५९३.१२ | ५६ | ४०६३१७ |
५. समस्या तथा चुनौती: लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धात्मक वातावरणले अधिक कर्जा भार रहेको, विपन्न वर्गसम्म लघुवित्त सेवा पुर्‍याउन वर्तमान प्रतिस्पर्धात्मक वातावरणले संचालन लागत बढाएको छ । आ.व. २०८१/८२ को तेस्रो त्रैमाससम्म पनि पछिल्लो समयमा लघुवित्त संस्था विरुद्ध देखिएका गतिविधिले संस्थाको आर्थिक क्रियाकलाप एवं कर्जा लगानी र असुलीमा कठिनाई भईरहेको छ ।
६. संस्थागत सुशासन: संस्था संस्थागत सुशासन परिपालनका लागि सदैव प्रतिवद्ध रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरू र संस्थाको सञ्चालक समितिबाट समय समयमा पारित नीति नियम तथा कार्यविधिहरूलाई संस्थाले पूर्ण रुपमा पालना गर्दै आएको छ । संस्थाको संचालक समिति, आन्तरिक लेखापरिक्षण समिति र व्यवस्थापन समूह संस्थामा संस्थागत सुशासन कायम राख्न प्रतिवद्ध छ । संस्थासँग भएका लिखित नीति, नियम र निर्देशिकाहरूले संस्थाको सुशासनको सुनिश्चितता गरेको छ ।
७. सत्य तथ्यताका सम्बन्धमा संस्था प्रमुखको उद्घोष: आजको मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु, मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्यपूर्ण छन् र लगानीकर्ताहरूलाई सु-सुचित भई निर्णय लिन आवश्यक कुनै विवरण वा सूचना तथा जानकारीहरू लुकाईएको छैन ।